



SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LTD.

Central Office, Kathmandu

UNAUDITED FINANCIAL RESULTS

As at 4th Quarter (2077/03/31) of Fiscal Year 2076/77

Figs. In NPR ('000)

S.No.	Particulars	This Quarter Ending (Asadh end 2077)	Previous Quarter Ending (Chaitra end 2076)	Corresponding Previous Year Quarter ending (Asadh end 2076)
1	Total Capital and Liabilities	17,219,009	18,463,195	16,180,342
1.1	Paid Up Capital	792,399	792,399	628,888
1.2	Reserve and Surplus	1,362,505	1,316,003	1,125,004
1.3	Debenture and Bond	-	-	-
1.4	Borrowings	4,763,451	6,129,379	5,803,337
1.5	Deposit (a+b)	9,285,154	9,051,586	7,490,475
	a. Domestic Currency	9,285,154	9,051,586	7,490,475
	b. Foreign Currency	-	-	-
1.6	Income Tax Liability	-	-	-
1.7	Other Liabilities	1,015,499	1,173,828	1,132,637
2	Total Assets (2.1 to 2.7)	17,219,009	18,463,195	16,180,342
2.1	Cash and Bank Balance	325,293	160,936	137,004
2.2	Money at Call and Short Notice	322,819	815,880	454,937
2.3	Investments	634,978	1,002,839	455,996
2.4	Loans and Advances	15,206,151	15,720,831	14,400,760
2.5	Fixed Assets	43,230	47,417	42,669
2.6	Non Banking Assets.	-	-	-
2.7	Other Assets	686,539	715,292	688,977
3	Profit & Loss Account	Upto This Quarter	Upto Previous Quarter	Upto Corresponding Previous Year Quarter
3.1	Interest Income	2,632,966	1,845,795	2,103,952
3.2	Interest Expense	1,378,163	1,032,902	1,038,291
	A. Net Interest Income (3.1-3.2)	1,254,803	812,893	1,065,661
3.3	Fees, Commission and Discount	10,321	7,702	10,336
3.4	Other Operating Income	253,130	240,985	288,774
3.5	Foreign Exchange Gain/Loss(Net)	-	-	-
	B. Total Operating Income	1,518,254	1,061,580	1,364,771
3.6	Staff Expenses	500,396	411,128	539,447
3.7	Other Operating Expenses	112,352	82,791	113,153
	C. Profit Before Provision	905,507	567,660	712,171
3.8	Provision for Possible Losses	340,134	87,128	49,235
	D. Operating Profit (C-3.8)	565,373	480,533	662,936
3.9	Non Operating Income/Expenses (Net)	-	-	-
3.10	Write Back of Provision for Possible Loss	-	-	977
	E. Profit from Regular Activities	565,373	480,533	663,913
3.11	Extra-ordinary Income/Expenses (Net)	-	-	88
	F. Profit before Bonus and Taxes	565,373	480,533	664,001
3.12	Provision for Staff Bonus	56,537	48,043	60,364
3.13	Provision for Tax	152,651	129,717	181,091
	G. Net Profit/Loss (F-3.12-3.13)	356,185	302,772	422,546
4	Ratios	At the end of This Quarter	At the end of Previous Quarter	At the end of Corresponding previous year quarter
4.1	Capital Fund to RWA	9.80%	8.76%	10.80%
4.2	Non Performing Loan (NPL) to Total loan	1.99%	1.70%	0.77%
4.3	Total Loan Loss Provision to NPL	180.48%	115.25%	199.81%
4.4	Cost of Funds	9.47%	9.47%	9.44%
4.5	Credit to Deposit Ratio(Calculated as per NRB Directives)	169.87%	177.15%	195.24%

Note : The above financial performance & position are subject to change from supervisory authority and Statutory Auditor.

Interest Rate

Savings	7%-9%	Loan and Advance	12%-15%
---------	-------	------------------	---------

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची - १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व. २०७६/७७ को चौथो त्रैमासिक विवरण

१. वित्तीय विवरण :

- (क) वित्तीय संस्थाको चौथो त्रैमासिक अवधि सम्मको वासलात तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।
(ख) प्रमुख वित्तीय अनुपातहरू:

प्रति सेयर आम्दानी	(मूल्य आम्दानी अनुपात) P/E ratio	प्रति सेयर नेटवर्क	प्रति सेयर कूल सम्पत्तिको मूल्य	तरलता अनुपात
रु. ४४.९५	२७.४३%	रु. २७१.९५	रु. २,१७३.००	६%

२. व्यवस्थापकीय विश्लेषण :

- (क) यस त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण: यस वित्तीय संस्थाको कारोबार, मौज्दात, तरलता र आम्दानी गत त्रैमासमा भन्दा वृद्धि भएको देखिएता पनि विश्वभर रुपमा फैलिएको कोरोना भाइरसको कारण देशव्यापी लकडाउन भएकोले नियमित वित्तीय कारोबार हुन नसकेको र देशव्यापी रुपमा २०७७ असारदेखि लकडाउन केहि खुकुलो भएता पनि लामो लकडाउनको प्रभाव र कोभिड-१९ को बढि प्रभाव भएका स्थानहरूमा बन्दाबन्दी/निषेधाज्ञाको कारणले नियमित कारोबार हुन नसक्दा अनुमान गरे अनुसार यस त्रैमासमा आम्दानी सन्तोषजनक बृद्धि हुन नसकेकोले गत वर्षको तुलनामा यस वर्ष खुद मुनाफा कम हुन गएको छ ।
- (ख) आगामी अवधिमाको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :
राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले गरीबी मुक्त समृद्ध समाज स्थापना गर्न सहयोग गर्ने, लघुवित्त सेवा सहज पहुँच उपलब्ध गराई ग्रामिण तथा शहरी विपन्न वर्गको आर्थिक सामाजिक अवस्था सुधार गर्ने र स्थानीय श्रोत साधन तथा सीपको भरपुर उपयोग गरी आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउन विपन्न तथा न्यून आय भएका घरपरिवारलाई लघुकर्जाको सहज पहुँचको उपलब्धतालाई अभिवृद्धि गर्ने उद्देश्यले नेपालभरिने लघुवित्त सेवा क्रमशः विस्तार गर्दै गएको छ । हाल देशभर १४० वटा शाखा कार्यालय मार्फत २ लाख ५० हजार ८ सय २७ विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गरिरहेको छ । यस चौथो त्रैमासिक समीक्षा अवधि सम्ममा लगानीमा रहेको कर्जा रु. १५ अर्ब ७७ करोड र बचत रु. ९ अर्ब २८ करोड पुऱ्याई सकिएको छ । यस संस्थाले नवित्तम प्रविधिहरूको प्रयोग गरी छिटो छरितो र विश्वसनीय एवं दिगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर रहेको छ । संस्थाले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघुउद्यम जस्ता व्यवसायहरू सम्बालनको लागि विशेष गरी महिलाहरूलाई केन्द्रित गरी उत्तरदायी लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरूमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध रहेको छ ।
- (ग) आगामी दिनमा कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच कम भएका क्षेत्रहरूलाई विशेष प्राथमिकता दिइने छ ।
- (घ) प्रभावकारी व्यवस्थापन सूचना प्रणाली तथा आन्तरिक नियन्त्रण प्रणालीको आधारमा वित्तीय संस्थाले आफ्नो सेवालाई अझ बढी ग्राहकमुखी बनाउँदै मुलुकको एक नेतृत्ववादी लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने लक्ष्य लिएको छ । यसको लागि कर्मचारी तथा ग्राहकको क्षमता अभिवृद्धिमा अझ बढी ध्यान दिइनेछ । हाल भइ रहेको विकेन्द्रीत तथ्याङ्क र सूचना प्रणालीलाई केन्द्रीकरण गर्न केन्द्रीकृत बैकिङ सफ्टवेयर खरिद गरी कार्यान्वयनमा ल्याइएको छ । यस अवधिमा सबै कार्यालयका कारोवारहरू केन्द्रीकृत सफ्टवेयरमा लागि सकिएको छ ।
- (ङ) विगतको अनुभवबाट वित्तीय संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना वा अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण: देशमा बढ्दै गएको लघुवित्त संस्थाहरू बीचको अस्वस्थ प्रतिस्पर्धा र सदस्यहरूको दोहोरोपना आदि कारणबाट वित्तीय संस्थालाई नकारात्मक प्रभाव पर्न सक्ने महसुस भएकोले सोको उचित व्यवस्थापन गरिदै आएको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

- (क) समीक्षा अवधिमा वित्तीय संस्थाले कसैको बिरुद्धमा मुद्दा दायर गरेको छैन र वित्तीय संस्थाको बिरुद्धमा कसैले मुद्दा दायर गरेको सूचना प्राप्त भएको छैन ।
- (ख) वित्तीय संस्थाका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको बिरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।
- (ग) कुनै संस्थापक वा संचालक बिरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको सेयर कारोबार सम्बन्धी विश्लेषण :

- (क) धितोपत्र बजारमा भएको यस संस्थाको सेयरको कारोबारमा समय समयमा उतार चढाव देखिएता पनि कारोवारको अवस्था भने संतोषजनक रहेको छ ।
- (ख) नेपाल स्टक एक्सचेन्ज लि.को वेबसाईट www.nepalstock.com.np अनुसार समीक्षा अवधिमा वित्तीय संस्थाको सेयरको कारोबार निम्नानुसार रहेको पाईएको छ ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य :	कारोबार भएको कुल दिन	कारोबार संख्या
रु. १,१५०/-	रु. १,०५४/-	रु. १,२३३/-	१३	५६६

५. समस्या तथा चुनौती:

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम लागि नेपाल सरकारद्वारा गरिएको देशव्यापी लकडाउनको कारण नियमित वित्तीय कारोबार हुन नसकेको र देशव्यापी रुपमा २०७७ असारदेखि लकडाउन केहि खुकुलो भएता पनि लामो लकडाउनको प्रभावले गर्दा कर्जा असुली, आम्दानी र संस्थाको अरु सामाजिक गतिविधिहरूमा नकारात्मक असर पार्ने देखिएतापनि उक्त असरलाई न्युनिकरण गर्ने प्रयास रहनेछ । कोभिड-१९ को बढ्दो संक्रमणको कारण यसको बढि प्रभाव भएका स्थानहरूमा बन्दाबन्दी/निषेधाज्ञा देशमा बढ्दै गइरहेको लघुवित्त संस्थाहरूको संख्या सँगै लघुवित्त कार्यक्रम र यसका सदस्यहरूको बढ्दो दोहोरोपना र कर्मचारीहरूको झुपआउट आदिलाई वित्तीय संस्थाले समस्या तथा चुनौतीका रुपमा लिइएको छ । वित्तीय संस्थामा रहेको जनशक्तिको उचित व्यवस्थापन, तालिम र समयानुकूल व्यवसायिक रणनीति अपनाई वित्तीय संस्थाले प्रदान गर्ने सेवामा प्रभावकारी र विविधिकरण गर्दै खर्चमा मितव्ययीता अपनाइने छ ।

६. संस्थागत सुरासब:

नेपाल राष्ट्र बैंकबाट संस्थागत सुरासन अभिवृद्धिका लागि जारी गरिएका निर्देशनहरूको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३ लगायत अन्य ऐन नियमहरूको पालना गरिरुका साथै वित्तीय संस्थाबाट प्रबन्ध पत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, कर्जा अपलेखन विनियमावली, आन्तरिक लेखापरीक्षण निर्देशिका, बचत तथा कर्जा व्यवस्थापन निर्देशिका, सूचना प्रविधि निर्देशिका, सम्पत्ति तथा दायित्व व्यवस्थापन नीति, लगानी नीति, कर्जा नीति बनाई लागू गरिएको छ । व्यवस्थापनको साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ गर्ने लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ति शुद्धिकरण अनुगमन समितिले सक्रिय रुपले कार्य गरिरहेका छन् ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु की मैले जाने भन्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।